



Case Summary



New Cases 24Hrs: 84



Total Cases: 624






Recovered Cases: 437



Active Cases: 187

Key Highlights:

- ✓ Conducted Case investigation of index case of Bara at Kalaiya Hospital.
- ✓ Public Health Awareness program being conducted by Birgunj Metropolitan City, Health Office Birgunj and Stakeholders.
- ✓ Chlorine powder spray in rural drainage by Birgunj Metropolitan City.
- ✓ Preliminary impression of outbreak investigation and potential source of spread briefed at meeting in presence of Mayor of BMC and CDO.



गर्मी तथा वर्षासमसँगै फैलने
भाडा पखाला तथा हेजा जस्ता पानीजन्य रोगहरुबाट बच्न
पानी उगालेर वा क्लोरिन प्रयोग गरी
शुद्धिकरण गरेर मात्र प्रयोग गरौं ।

Name of Hospital	Active Cases	New cases
Advance Hospital	8	6
Bhawani Hospital	3	1
Birgunj Health Care Hospital	19	5
Narayani central Hospital	3	1
Narayani Hospital	68	52
National Medical Collage	18	5
Nepal Medicity Vayodha Hospital	2	1
Nilkanth Hospital and research	5	1
Prabhu Hospital	8	3
Sarbottam hospital	5	2
Tarai Hospital	39	5
Baghi PHC	0	2
Pokhariya Hospital	8	0
Kalaiya Hospital	1	0
Total	187	84

* Data Source: Birgunj Metropolitan City, DHO Parsa, DHO Bara



Case Investigation of Index case of Bara District



Community Awareness Program



Community Awareness on Water Purification

हैजा तथा भाडापखाला लगायत पानीजन्य रोगहरुबाट बच्न स्वस्थ व्यवहार अपनाऔं

- उमालेर वा क्लोरिन भोलि हालेर शुद्धिकरण गरिएको पानी मात्र पिऔं ।
- खानेपानीलाई नदी जस्तै स्रोतमा बाक्लै राखौं । अपर स्रोतले मात्र खानेपानी निकालौं ।
- खानेपानीलाई राख्ने पकाएर मात्र खाऔं । जोडलेको, बाजे र किण्व मालको सानोपुन बनाउने । खानेपुन सफा स्रोतले बाक्लै राखौं ।

- खाना बनाउनु अघि, खाना खाउनु वा खुवाउनु अघि, टिमापिउनु अघि वा बालबालिकाको दिसा घोएपछि, फोहोर चलाएपछि, घर वा कार्यलय किर्नु अघि, बाहिरी स्रोतमा छोएपछि सफुन पानीले कम्तिमा २० सेकेण्डसम्म छिर्नु पर्छ ।
- सफुन पानी उपलब्ध नभएमा स्वनिटाइजर प्रयोग गर्नु ।

- टिमापिउनु चर्पीमा मात्र गर्नु र बालबालिकाको टिमापिउनुलाई पनि चर्पीमा नै पार्नु ।

- भाडापखाला नै फोहोर तुरुन्त पूर्णजलीय भोलिनी, प्रशस्त मात्रामा पोषिलो भोलिनी खानेपुन स्याउँ ।

- हैजा तथा भाडापखालाका लक्षणहरु देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु ।

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्र

हैजा तथा भाडापखाला लगायत पानीजन्य रोगहरुबाट बच्न स्वस्थ व्यवहार अपनाऔं

- उमालेर वा क्लोरिन भोलि हालेर शुद्धिकरण गरिएको पानी मात्र पिऔं ।
- खानेपानीलाई सधै सफा भाडामा ढाकेर राखौं । सफा भाँडाले मात्र खानेपानी निकालौं ।
- खानेकुरालाई राम्ररी पकाएर मात्र खाऔं । सडेभलेको, बासी र किड्का मन्केका खानेकुरा नखाउने । खानेकुरा सफा भाँडाले ढाकेर राखौं ।
- खाना बनाउनु अघि, खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा घोएपछि, फोहोर चलाएपछि, घर वा कार्यलय छिर्नु अघि, बाहिरी सामान छोएपछि सफुन पानीले कम्तिमा २० सेकेण्डसम्म मिचिमिचि हात घोऔं ।
- सफुन पानी उपलब्ध नभएमा स्वनिटाइजर प्रयोग गर्नु ।
- दिसा पिसाब चर्पीमा मात्र गर्नु र बालबालिकाको दिसापिसाबलाई पनि चर्पीमा नै पार्नु ।
- भाडापखाला नै हालेमा तुरुन्त पूर्णजलीय भोलिसँगै प्रशस्त मात्रामा पोषिलो भोलिलो खानेकुरा खाऔं ।

हैजा तथा भाडापखालाका लक्षणहरु देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु ।

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्र